

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

आ.व. २०७६ श्रावण देखि २०७७ अषाढ समान्त सम्म सम्पादित क्रियाकलापहरूको विवरण



नेपाल सरकार

गृह मन्त्रालय



जिल्ला प्रशासन कार्यालय

रौतहट, गौर

जिल्ला प्रशासन कार्यालय, रौतहट



बासुदेव घिमिरे
प्रमुख जिल्ला अधिकारी



किरण निधि तिवारी
प्रशासकीय अधिकृत



मुकेश कुमार चौरसिया
प्रशासकीय अधिकृत



शशि मोहन दास
प्रशासकीय अधिकृत

१. कार्यालयको प्रकृति र स्वरूप

परिचय

जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य हो । स्थानीय प्रशासन ऐन २०२८ ले जिल्लाको शान्ति र व्यवस्थालाई प्रभावकारी रूपमा संचालन गर्न तथा जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने साथै जिल्ला प्रशासन कार्यालयको प्रमुख प्रशासकीय अधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरेको छ । जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने, नागरिकता तथा राहदानी वितरण गर्ने, स्थानीय प्रशासन सम्बन्धि कार्य गर्ने, विपद् व्यवस्थापन गर्ने, सुशासन कायम गर्ने, सार्वजनिक शान्ति विरुद्धका कसुरहरूमा अर्धन्यायिक निकायको रूपमा सुरु कार्वाही र न्यायिक निर्णय गर्ने साथै विकासात्मक कार्यहरूमा समन्वय एवं सहजीकरण गर्ने जिल्ला प्रशासन कार्यालय रौतहटका मुख्य मुख्य कार्यहरू हुन ।

क. जिल्ला प्रशासन कार्यालय, रौतहटबाट प्रवाह गरिने सेवा/कार्यहरू :

● शान्ति सुरक्षा तथा सुव्यवस्था सम्बन्धि कार्य:

- शान्ति सुरक्षा कायम गर्ने,
- सामाजिक अपराध न्यूनिकरणका लागि समुदायस्तरसम्म सचेतीकरण गर्ने ,
- सुरक्षा निकायहरूको परिचालन गर्ने,
- शान्ति सुरक्षा कायम गर्न स्थानीय तह, नागरिक समाज तथा सरोकारवालाहरूसंग सहकार्य गर्ने,

● स्थानीय प्रशासन सम्बन्धी कार्य :

- संघ संस्था दर्ता, नविकरण, विधान संशोधन, शाखा खोल्ने अनुमति तथा नियमन गर्ने,
- हातहतियार इजाजत, नामसारी, नविकरण र स्वामित्व हस्तान्तरण गर्ने,
- विष्फोटक पदार्थ प्रयोगको इजाजत, नविकरण तथा नियमन गर्ने
- सार्वजनिक सम्पत्तिको अभिलेख संरक्षण तथा व्यवस्थापन गर्ने
- सिमा तथा सिमा स्तम्भ निरीक्षण गर्ने र प्रतिवेदन पठाउने
- नाम, थर वा उमेर आदि प्रमाणित गर्ने
- नावालकको उमेर प्रमाणित गर्ने/नावालक परिचयपत्र प्रदान गर्ने
- दलित, आदिवासी, जनजाति सिफारिस/प्रमाणित गर्ने
- पत्रपत्रिका दर्ता गर्ने,
 - छापाखाना दर्ता गर्ने,
 - भारतीय तथा ब्रिटिस लाहुरेहरूको रहलपहल रकम तथा पेन्सन कागज सिफारिस
 - पारिवारिक विवरण प्रमाणित गर्ने,

● राहदानी सम्बन्धी कार्य:

- राहदानी फाराम संकलन गर्ने,

- द्रुत सेवा अभिलेख प्रमाणित गर्ने,
- राहदानी वितरण गर्ने,
- MRP को विवरण संशोधन गर्न सिफारिश गर्ने
- **नागरिकता सम्बन्धी कार्य:**
 - वंशजको आधारमा नागरिकताको प्रमाण पत्र वितरण गर्ने,
 - वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण गर्ने,
 - नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण गर्ने,
 - तात्विक फरक नपर्ने गरी थर, तथा जन्म मिति संशोधन गर्ने र SLC/SEE को शैक्षिक योग्यता र ना.प्र. प्रमाणपत्रमा उमेर फरक भएमा ना.प्र.प.को आधारमा शैक्षिक योग्यता प्रमाणपत्र संशोधन गर्न निर्णय पर्चा खडा गरी सिफारिश गर्ने ।
- **अर्ध न्यायिक कार्य:**
 - सार्वजनिक शान्ति विरुद्धका कसुरहरूको सुरु कारवाही तथा न्यायिक निर्णय गर्ने ।
 - विशेष ऐनमा मुद्दा हेर्ने अधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारी तोकिएका कसुरहरूमा सुरु कारवाही तथा न्यायिक निर्णय गर्ने तथा अनुसन्धान अधिकृत तोकने
- **बजार अनुगमन/उपभोक्ता हित सम्बन्धि कार्य:**
 - दैनिक उपभोग्य वस्तु तथा सेवाको सहज आपूर्ति,पहुँच तथा गुणस्तर सुनिश्चित गर्नका लागि बजार अनुगमन तथा नियमन गर्ने ।
 - उपभोक्ता हित संरक्षणका लागि सचेतीकरण गर्ने ।
- **विपद् व्यवस्थापन सम्बन्धी कार्य:**
 - जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने,
 - विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा तथा कार्यान्वयन गर्ने/ गराउने,
 - मनसुन आपतकालीन कार्ययोजना तर्जुमा तथा कार्यान्वयन गर्ने/ गराउने,
 - विपद् क्षती विवरण संकलन तथा विपद् पीडितहरूलाई राहत वितरण गर्ने र पुनर्स्थापना सम्बन्धी कार्य गर्ने ।
- **अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी कार्य :**
 - अनियमितता र भ्रष्टाचारका विषयमा परेका उजुरीहरूको छानविन/विस्तृत अनुसन्धान तथा कारवाही सम्बन्धी कार्य गर्न लेखि आए बमोजिम छानवीन गरी प्रतिवेदन पठाउने र कारवाही गर्न लेखि आएमा कारवाही गर्ने ।
- **विविध कार्य:**
 - घुम्ती सेवा तथा सार्वजनिक सुनुवाई गर्ने,

- छिमेकी जिल्लासंग समन्वय गर्न अन्तर जिल्ला समन्वय बैठक गरी समन्वय गर्ने,
- जिल्ला दर्रेट समितिको बैठक राखी दर्रेट निर्धारण गर्ने,
- जाहेरी दरखास्त प्रहरीले दर्ता नगरेकोमा सोको जाहेरी लिने,
- ढुंगा, गिट्टी र बालुवाको जथाभावी उत्खन्न भए/नभएको अनुगमन गर्ने,
- सार्वजनिक तथा गुठ्टी जग्गाको चलअचल सम्पती संरक्षण गर्ने,
- SEE तथा अन्य परिक्षाको संचालन र अनुगमन सम्बन्धी कार्य गर्ने,
- विकास आयोजनाहरु कार्यान्वयनमा समन्वय गर्ने,
- स्थानीय तहसंग समन्वय गर्ने,
- जग्गा अधिग्रहण सम्बन्धी कार्य गर्ने,
- सरकारी निकायबाट हुने सार्वजनिक सेवा प्रवाहको अनुगमन गर्ने,
- कुनै कार्यालयको स्पष्ट जिम्मेवारीमा नपरेको अन्य कार्य समेत गर्ने,

ख. शाखा

जिल्ला प्रशासन कार्यालयबाट कार्यविवरण अनुसारका कार्यहरु सम्पादन गर्नका लागि यस कार्यालयमा निम्नानुसारका शाखाहरुको व्यवस्था गरिएको छ ।

१. स्थानीय प्रशासन शाखा
२. मुद्रा तथा शान्ति सुरक्षा शाखा
३. नागरिकता तथा प्रतिलिपी शाखा
४. राहदानी शाखा
५. जिन्सी शाखा
६. दर्ता शाखा
७. लेखा शाखा

३. कर्मचारी दरवन्दी : दरवन्दी - ३३ जना (कार्यरत २४ जना)

क्र.सं.	पद	दरवन्दी संख्या	पदपूर्ति	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	१	१	
२	सहायक प्रमुख जिल्ला अधिकारी	१		रिक्त
३	प्रशासकीय अधिकृत	३	३	
३	नायव सुब्बा	१०	१	९ रिक्त रहेको १ काजमा
४	लेखापाल	१	१	
५	कम्प्युटर अपरेटर	३	३	करारमा
६	खरिदार	५	५	
७	हलुका सवारी चालक	२	२	करारमा
८	कार्यालय सहयोगी	७	७	४ वटा करारमा
जम्मा		३३	२३	

४. कार्यालयबाट प्रदान गरिने सेवा, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

सि. नं.	सेवा सुविधाको विवरण	आवश्यक पर्ने कागजात र प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी, शाखा र इकाई	गुनासो सुन्ने अधिकारी
१	नागरिकता					
१.१	वंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र	<ul style="list-style-type: none"> अनुसूची १ फारममा स्थानीय तहको सिफारिस । बाबु वा आमाको ना.प्र.प., सो नभए दाजु, भाई वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत । तिन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित-पत्र । प्रमाण पेश गर्न नसक्नेहरूका लागि वंशजको नाताले ना.प्र.प.लिनु पर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसूचि ३ वमोजिमको ढाँचामा सर्जमिन स्थलमै गरिएको सनाखत । विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत । जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण-पत्र । बसाइसराई गरी आउनेहरूको हकमा उपरोक्त प्रमाणहरूका अतिरिक्त बसाइसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. लगायतका कागजातहरू । दुवै कान देखिने अटो साईजको फोटो -२ प्रति । 	प्रमाण पुगेको खण्डमा सोही दिन	रु. १०।- को टिकट	सम्बन्धित फाँटको ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
१.२	वैवाहिक नागरिकता अंगीकृत	<ul style="list-style-type: none"> अनुसूची ७ फारममा स्थानीय तहको सिफारिस । पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि । विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत । दुवै कान देखिने अटो साईजको फोटो -२ प्रति । 	प्रमाण पुगेको खण्डमा सोही दिन	रु. १०।- को टिकट	सम्बन्धित फाँटको ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
१.३	कर्मचारी परिवारको नाताले ना.प्र. लिंदा	<ul style="list-style-type: none"> जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । र तोकिएको प्रमाणित अनुसूची फारम-२ । सम्बन्धित कार्यालयको सिफारिस पत्र । दुवै कान देखिने अटो साईजको फोटो -४ प्रति । पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत । 	सोही दिन	रु. १०।- को टिकट	सम्बन्धित फाँटको ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
१.४	नेपाली नागरिकताको	<ul style="list-style-type: none"> तोकिएको ढाँचामा निवेदन । 	सोही दिन	रु. १३।- को टिकट	सम्बन्धित फाँटको	प्र.जि.अ. वा

	प्रतिलिपि	<ul style="list-style-type: none"> ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण । अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ । दुवै कान देखिने अटो साईजको फोटो -२ प्रति । 			ना.सु.	स.प्र.जि.अ.
२	राहदानी					
२.१	सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा	<p>क) द्रुत सेवा सिफारिसको लागि</p> <ul style="list-style-type: none"> ५ प्रति एमआरपी साईजको फोटो र ३ प्रति फारम । १ प्रति नागरिकता प्र.प.को प्रतिलिपि । <p>ख) सामान्य सिफारिसको लागि</p> <ul style="list-style-type: none"> ६ प्रति एमआरपी साईजको फोटो र २ प्रति फारम । २ प्रति नागरिकता प्र.प.को प्रतिलिपि । <p>ग) नावलकको हकमा</p> <ul style="list-style-type: none"> नाबालक परिचय पत्रको २ प्रति प्रतिलिपि । अन्य प्रक्रिया क्र.सं. २.१ को क र ख अनुसार । 	सोही दिन		सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
२.२	राहदानी हराई अर्का बनाउनु परेमा	<ul style="list-style-type: none"> अन्य प्रक्रिया क्र.सं. २.१ अनुसार । 	४५ दिन	रु.१०,०००।-	सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
२.३	राहदानी भिजेको, केरमेट वा च्यातिएको	<ul style="list-style-type: none"> अन्य प्रक्रिया क्र.सं. २.१ अनुसार । च्यातिएको, केरमेट भएको वा भिजेको सक्कलै राहदानी । च्यातिएको, केरमेट वा भिजेको कारण खुलेको निवेदन । 	४५ दिन	रु.१०,०००।-	सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
२.४	वसाईसराईको हकमा	<ul style="list-style-type: none"> बसाईसराईको प्रमाण र स्थायी वसोवास खुल्ने जग्गाधनी घरवासको प्रमाण । 				प्र.जि.अ. वा स.प्र.जि.अ.
२.५	कर्मचारी परिवारको हकमा	कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।				प्र.जि.अ. वा स.प्र.जि.अ.
२.६	विवाह भै आएको महिलाको हकमा	<ul style="list-style-type: none"> विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता । 				प्र.जि.अ. वा स.प्र.जि.अ.
३	नावालक परिचयपत्र	<ul style="list-style-type: none"> निवेदन । स्थानीय तहको सिफारिस । बाबु र आमाको ना.प्र.प. नक्कल र नाता प्रमाणित । जन्मदर्ता प्र.प. नक्कल । एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शैक्षिक योग्यताको प्रमाण पत्र नक्कल फोटो ३ प्रति । 	सोही दिन	रु.१०।- को टिकट	सम्बन्धित फाँटको ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.

४	संस्था दर्ता सम्बन्धी	<ul style="list-style-type: none"> ४ प्रति विधान । (साधारण सभाले अनुमोदन गरेको) तोकिएको ढाँचामा निवेदन । संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको प्रतिलिपि । स्थानीय तहको सिफारिस । तदर्थ समितिमा रहेका पदाधिकारीहरूको ना.प्र.प. नक्कल र प्रहरी प्रतिवेदन । 	सोही दिन	रु.१,०००।-	सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
५	संस्था नविकरण	<ul style="list-style-type: none"> निवेदन । आन्तरिक राजश्व कार्यालयबाट कर क्लियरेन्स पत्र । लेखापरीक्षकको अडिर्टस अनुमती पत्रको प्रतिलिपि । स्थानीय तहको सिफारिस । लेखापरीक्षण र वार्षिक प्रगति प्रतिवेदन । समितिका पदाधिकारीहरूको बैठकको निर्णय । सकल प्रमाण पत्र । तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ । 	सोही दिन	रु.५००।-	सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
६	सिफारिस					
६.१	नाता प्रमाणित	<ul style="list-style-type: none"> निवेदन । सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी सहित गा.वि.स.बाट सिफारिस । स्थानीय तहको नाता प्रमाणपत्रको नक्कल प्रति । सम्बन्धित व्यक्तिको हालसालै खिचेको फोटो । 	सोही दिन	रु १०।- को टिकट	सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
६.२	अन्य सिफारिस	<ul style="list-style-type: none"> निवेदन । सिफारिस माग गरेको व्यहोरा बमाजिमको स्थानीय तहको सिफारिस । आवश्यकतानुसार सर्जमिन मुचुल्का । र सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 	सोही दिन	रु १०।- को टिकट	सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
७	राहत वितरण	<ul style="list-style-type: none"> निवेदन । स्थानीय तहको सिफारिस । सर्जमिन मुचुल्का । प्रहरी प्रतिवेदन । सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 	सोही दिन	रु १०।- को टिकट	सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
८	छापाखाना दर्ता सम्बन्धि	<ul style="list-style-type: none"> घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्रको नक्कल सहित निवेदन । छापाखाना सञ्चालन गर्न लाग्ने पुँजी (वैंक मौज्जाद वा धितो प्रमाणित कागजात) छापाखाना राख्ने स्थानीय तहको वा चारकिल्ला प्रमाणित सहितको सिफारिस । निवेदकको नागरिकताको नक्कल प्रति । 	सोही दिन	रु १०००।-	सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.

९	हातहतियार					
९.१	हातहतियार खरिद इजाजत	<ul style="list-style-type: none"> • तोकिएको ढाँचामा रु. १० को टिकट टाँसी निवेदन । • नागरिकता प्रमाणपत्रको प्रतिलिपी । • अन्य बुझ्ने काम कार्यालयले गर्नेछ । 	प्रकृया पुगेको दिन वा सोही दिन		सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
९.२	हातहतियार इजाजत पत्र नवीकरण	<ul style="list-style-type: none"> • सक्कल इजाजत पत्र संलग्न गरी रु. १० को टिकट टाँसी निवेदन । • नवीकरण दस्तुर बुझाएको निस्सा । 	सोही दिन		सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
९.३	नामसारी (हातहतियार)	मृतकको नामवाट नामसारी गर्नुपर्दा <ul style="list-style-type: none"> • सरोकारवालाको मृतकसंग नाता खुलेको प्रमाण । • मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपी • हातहतियारको सक्कल इजाजत पत्र । • आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । • स्थानीय तहको सिफारिस • अन्य आवश्यक व्यहोरा कार्यालय बुझ्ने छ । • मृत्यु भएको ६ महिना भित्र निवेदन र अंशियार एक जना भन्दा बढी भए हक दिएको मंजुरनामा । 	प्रकृया पुगेपछि सोही दिन	रु १०।- को टिकट	सम्बन्धित फाँटवाला ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
		हातहतियार नामसारी गर्नुपर्दा <ul style="list-style-type: none"> • तोकिएको ढाँचामा निवेदन • दुवै पक्षको आ-आफ्नो ना.प्र.को प्रतिलिपी • हातहतियारको सक्कल इजाजत पत्र तथा प्रतिलिपी 	"	"	"	"

कार्यालयबाट हुने सेवा प्रवाहको आधार र प्रतिवद्धता

- कार्यालयबाट सेवा प्रवाह गर्दा प्रचलित कानून, नेपाल सरकारको निर्णय, परिपत्र समेतलाई पूर्ण अनुसरण गरिनेछ ।
- सेवा प्रवाह नागरिकको हकहितमा पूर्ण केन्द्रकृत (People Centered) रहनुको अतिरिक्त पूर्ण पारदर्शी ढंगबाट हुनेछ ।
- कर्मचारीबाट सेवाग्राही प्रति नम्र व्यवहारको प्रदर्शन एवम् सेवाग्राही जनताबाट कर्मचारी प्रति सद्भाव र विश्वास प्राप्त हुनेछ भन्ने अपेक्षा कार्यालयले गरेको छ ।
- सुशासनको अभिवृद्धि, जनसहभागिता, समयको पालना, जिम्मेवारीपनको बोध, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहका प्रमुखआधार हुनेछन् ।

५. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार कर्मचारीहरु

सि.नं.	शाखा	कर्मचारीको नाम	पद	कैफियत
१	प्रशासन	रामनरेश साह	नायब सुब्बा	
		विनय कुमार मल्लिक	क.अ.	
		हेरेन्द्र कुमार सिंह	का.स.	
२	लेखा	संजय कुमार झा	लेखापाल	
		राम सागर केशरी	का.स.	
३	मुद्दा	उमेश प्रसाद	खरिदार	
		बब्लु कुमार साह	का.स.	
४	नागरिकता नयाँ	शम्भु प्रसाद यादव	नायब सुब्बा	
		लभ कुमार झा	क.अ.	
		समिर सिलवाल	खरिदार	
		हरि चौधरी	का.स.	
५	नागरिकता प्रतिलिपी	सर्विन्द्र साह	क.अ.	
		धर्मदेव साह	खरिदार	
		सत्येन्द्र कुमार दास	खरिदार	
६	राहदानी	अनिल कुमार मण्डल	खरिदार	
		इन्द्र जंग राई	का.स.	
७	दर्ता चलानी	नागेन्द्र झा	का.स.	

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

प्रमुख जिल्ला अधिकारी श्री बासुदेव घिमिरे

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

प्रमुख जिल्ला अधिकारी श्री बासुदेव घिमिरे

९. सम्पादन गरेको कामको विवरण

आ.व. २०७६/०७७ सम्मको प्रगति विवरण

क्र.सं.	सम्पादन गरेको काम		२०७७ असाढ मसान्तसम्म जम्मा	कैफियत
१	नागरिकता	बंशज	८१६५	
	वितरण	वैवाहिक अंगिकृत	७०९	
२	नागरिकताको प्रतिलिपि वितरण		५०२०	
४	राहदानी सिफारिस		४२४८	
५	राहदानी वितरण		२८९२	
६	गुनासो वा ठाडो उजुरी		७९४	
७	नाम, थर उमेर आदि प्रमाणित		७३६	
८	नावालकको परिचयपत्र वितरण		२८	

क्र.सं.	सम्पादन गरेको काम	२०७७ असाढ मसान्तसम्म जम्मा	कैफियत
९	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	१	
१०	संस्था दर्ता	५०	
११	संस्था नविकरण	३८३	
१२	संस्थाको विधान संशोधन	-	
१३	दलित, आदिवासी/जनजाती लगायत विविध सिफारिस	२३७६	
१४	पत्रपत्रिका दर्ता	६	
१५	हातहतियार नामसारी	१४	
१६	हातहतियार जिल्ला भित्रको नविकरण	१२४	
१७	हातहतियार नेपाल भरिको नविकरण	-	
१८	विष्फोटक पदार्थ इजाजतपत्र	-	
१९	विष्फोटक पदार्थ इजाजतपत्र नविकरण	-	
२०	सार्वजनिक अपराध, अभद्र व्यवहार तथा सार्वजनिक शान्ति विरुद्धका कसुर सम्बन्धी मुद्दा दर्ता	२२६ नयाँ दर्ता, १३२ सरी आएको	
२१	सार्वजनिक अपराध, अभद्र व्यवहार तथा सार्वजनिक शान्ति विरुद्धका कसुर सम्बन्धी मुद्दा फछौट	११५	
२२	एकीकृत घुम्ति सेवा शिविर	-	
२३	बजार अनुगमन	-	
२४	विपद् राहत वितरण	७१००००	
२५	बैठक संचालन		
	जिल्ला सुरक्षा समिति	११६	
	कार्यालय प्रमुख	८	
	सूचना अधिकारी	२	
	विपद् व्यवस्थापन समिति	१२	
	अन्य बैठक समेत	१६	
२६	राजश्व संकलन (आ.व. ०७६/०७७)		
	राहदानी	२२९८२५००।००	
	संघसंस्था दर्ता/नविकरण	४३१७००।००	
	न्यायिक दस्तुर	-	
	हातहतियार दर्ता/नविकरण	१७६७००।००	
	प्रशासनिक दण्ड, जरिवाना र जफत	६३२४८३।००	
	परिक्षा शुल्क	२६१००।००	

क्र.सं.	सम्पादन गरेको काम	२०७७ असाढ मसान्तसम्म जम्मा	कैफियत
	बेरुजु	३८२०६८६।०६	
२७	कार्यालयको खर्च विवरण (आ.व. ०७६/०७७)		
	पूजीगत तर्फ	५०००००।००	
	चालु तर्फ	१५५८६२७९।५७	

अन्य महत्वपूर्ण कार्यहरू

शान्ति सुरक्षा र अमनचयन

- जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा ब्यवस्था मिलाई नागरिकको शान्ति सुरक्षा र अमनचयनको ब्यवस्था मिलाइएको ।
- जिल्लाको Crime Map सहितको एकीकृत रणनीतिक सुरक्षा योजना अध्यावधिक गरिएको ।
- जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाइएको ।
- राजमार्गलाई निर्वाध रुपमा संचालन हुने ब्यवस्था मिलाइएको । अवरोध भएको खण्डमा तत्काल सुचारु गरिएको ।
- प्रहरी कर्मचारीले आफ्नो कर्तव्य पालना गर्दा कानून बमोजिम कार्य गरे नगरेको सम्बन्धमा अनुगमन गरिएको ।
- गुण्डागर्दी, संगठित अपराध, जबरजस्ती असुली लगायतका अपराधलाई नियन्त्रण गरिएको ।

सेवा प्रवाह

- बंशजको आधारमा नयाँ नागरिकता ८१६५, बैवाहिक अंगिकृत नागरिकता ७०९ र प्रतिलिपी नागरिकता ५०२० वटा वितरण गरिएको ।
- ४२४८ वटा साधारण र १०३७ वटा द्रुत सिफारिस गरी राहदानी विभागमा पठाइएको ।
- संस्था दर्ता ५० तथा संस्था नविकरण ३८३ वटा गरिएको
- २८ वटा नाबालक परिचयपत्र जारी गरिएको ।
- जिल्ला प्रशासन कार्यालयमा सुनुवाई हुने मुद्दाहरूमा मुद्दाको प्रकृति हेरी निरन्तर सुनुवाईको ब्यवस्था गरी छिटो छरितो ढंगले फैसला गर्ने ब्यवस्था मिलाइएको ।
- कार्यालय परिसरभित्र रहेको सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्रबाट २९२४ जनालाई बैदेशिक रोजगार सम्बन्धी परामर्श प्रदान गरिएको ।
- कार्यालयको काम कारवाहीलाई पारदर्शी बनाउन कार्यालयको फेसबुक, वेबसाइट, इमेल जस्ता बिद्युतिय माध्यमहरूलाई नियमित अद्यावधिक गरी कार्यालयका गतिविधीहरू प्रवाह गर्ने गरिएको ।
- कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई लक्षित गरी यस कार्यालयसंग सम्बन्धित विविध जानकारी र सूचनाहरूका साथै इन्टरनेट मार्फत उपलब्ध अनय जानकारीमूलक विषयवस्तुहरूमा सहज पहुँच होस् भन्ने उद्देश्यकासाथ कार्यालय परिसरमा Free wifi को ब्यवस्था मिलाइएकोमा सोलाई निरन्तरता दिदै अझ प्रभावकारी गरिएको ।
- सरकारी सेवा प्रदायकको सेवा प्रवाहको अनुगमन तथा मूल्यांकनका सम्बन्धमा समय समयमा कार्यालयहरूको अनुगमन गरिएको ।

कार्यालय व्यवस्थापन

- नियमित स्टाफ बैठक र गुनासोको सामूहिक समाधान गरिएको ।
- कार्यालयको अभिलेख व्यवस्थापनलाई प्रभावकारी तुल्याइएको ।
- सेवाग्राहीहरु विशेष गरी अपाङ्गता भएका, जेष्ठ नागरिक तथा अशक्त महिलाहरुका लागि सेवा लिंदासम्म बस्ने व्यवस्थाको विशेष प्रबन्ध गरिएको ।
- कार्यालय परिसरमा सेवाग्राहीहरुका लागि स्वच्छ र सफा खानेपानीको व्यवस्था मिलाइएको ।

भौतिक पूर्वाधार निर्माण

- २०७१ साल देखि नै मालपोत कार्यालय तथा नापी कार्यालयको भवनमा सेवा प्रवाह गर्दै आएकोमा २०७७ बैशाख ३ गतेदेखि कार्यालयको आफ्नो भवनबाट सेवा प्रवाह गरिदै आएको ।
- कार्यालयमा आउने सेवाग्राहीहरुका लागि स्वच्छ र सफा महिला पुरुष अलग-अलग तथा अपाङ्गमैत्री शौचालयको व्यवस्था मिलाइएको ।
- जिल्लामा हुने विभिन्न विकास निर्माणका कार्यहरुमा समन्वय तथा सहजीकरण गरिएको ।

सडक व्यवस्थापन

- राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको लागि समितिको बैठक समय समयमा संचालन गरिएको ।
- महेन्द्र राजमार्ग तथा बिरेन्द्र राजमार्ग निरिक्षण गरिएको ।
- सडकमा हुने अवरोध हटाउने सम्बन्धमा सम्बन्धित निकायहरूसंग आवश्यक समन्वय गरी तत्काल अवरोध हटाइएको ।

अवैध मदिरा नियन्त्रण अभियान

- अवैध मदिरा उत्पादन तथा बिक्री वितरणलाई पूर्णरूपमा नियन्त्रण गर्नसरोकारवाला निकायहरुको संलग्नतामा प्रभावकारी अनुगमन गरिएको र अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्नलाई कानूनबमोजिम कारवाहीको दायरामा ल्याइएको ।

विपद् व्यवस्थापन

- जिल्ला विपद् व्यवस्थापन समिति (DDMC) को बैठक समय समयमा संचालन गरिएको ।
- जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७, परिमार्जित कार्यान्वयनमा ल्याइएको ।
- विपद् भएको समयमा उद्धार र राहत तत्काल उपलब्ध गराइएको । कार्यालयवाट ७१००००।- आर्थिक राहत उपलब्ध गराइएको ।
- जिल्ला विपद् व्यवस्थापन समितिको संयोजन र व्यवस्थापनमा जिल्ला स्थित मानवीय क्षेत्रमा क्रियाशील सरकारी अक्टोबरका दिन IDDR, 2019 मनाइएको ।

सूचनाको हक

- प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकलाई सुनिश्चित गरिएको ।

- सूचनाको हक प्रवर्द्धन गर्न सबै कार्यालयहरूमा सूचना अधिकारी तोक्ने व्यवस्था मिलाइएको ।
- राष्ट्रिय सूचना आयोगबाट अधिकार प्रत्यायोजन भए अनुसार सूचना स्वः प्रकाशन गर्ने र माग गर्दा उपलब्ध गराउने सम्बन्धी आदेश जिल्लास्तर सबै कार्यालयहरूमा जारी गरिएको र सो बमोजिम भए नभएको मूल्याङ्कन गर्न अनुगमन गर्ने व्यवस्था मिलाइएको ।
- कार्यालयबाट भए गरेका गतिविधिहरू नियमितरूपमा कार्यालयको वेबसाईट तथा फेसबुक पेज मार्फत सार्वजनिक गरिएको ।
- कार्यालयको सबै गतिविधि समेटेर वार्षिक बुलेटिन प्रकाशन गरिएको ।

अन्य

- निजामती सेवा दिवस, २०७६ भव्यताकासाथ मनाइएको ।

१०. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम/पद

१. कार्यालय प्रमुख - प्रमुख जिल्ला अधिकारी श्री बासुदेव घिमिरे
२. सूचना अधिकारी - प्रशासकीय अधिकृत श्री शशि मोहन दास

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची (मुख्य-मुख्य)

- नेपालको संविधान
- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- नेपाल नागरिकता नियमावली, २०६३
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३
- संस्था दर्ता ऐन, २०३४
- केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७
- कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२
- छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८
- छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४९
- राहदानी ऐन, २०२४
- राहदानी निर्देशिका, २०६७
- राहदानी निर्देशिका (पहिलो संशोधन), २०७१
- राहदानी नियमावली (तेस्रो संशोधन), २०७२
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६५
- विष्फोटक पदार्थ ऐन, २०१८
- लागू औषध (नियन्त्रण) ऐन, २०३३
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०६७

१२. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अध्यावधिक विवरण

बजेट रकम नं.	बजेट शिर्षक	अन्तिम बजेट	यस महिना सम्मको खर्च	बाँकी	कैफियत
२११११	पारिश्रमिक कर्मचारी	१०७२१०००.००	७३१२४३८.५७	३४०८५६१.४३	
२११२१	पोशाक	२५००००.००	२५००००.००	०.००	
२११३२	महंगी भत्ता	३५४०००.००	३४८०००.००	६०००.००	
२११३४	कर्मचारीको बैठक भत्ता	२५०००.००	२५०००.००	०.००	
२११३९	अन्य भत्ता	६००००.००	६००००.००	०.००	
२१२१३	योगदानमा आधारित बीमा कोष खर्च	१२५०००.००	६४४००.००	६०६००.००	
२२१११	पानी तथा बिजुली	३०६०००.००	३०६०००.००	०.००	
२२११२	संचार महसुल	२५१०००.००	२५१०००.००	०.००	
२२२१२	इन्धन (कार्यालय प्रयोजन)	६२६०००.००	६२६०००.००	०.००	
२२२१३	सवारी साधन मर्मत खर्च	६१२०००.००	६१२०००.००	०.००	
२२२१४	बिमा तथा नविकरण खर्च	१५५०००.००	५५०००.००	१०००००.००	
२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा संचालन खर्च	१२००००.००	११९६८१.००	३१९.००	
२२२३१	निर्मित सार्वजनिक सम्पतिको मर्मत सम्भार खर्च	१४००००.००	१३९९८४.००	१६.००	
२२३११	मसलन्द तथा कार्यालय सामग्री	८०८०००.००	८०७९७६.००	२४.००	
२२४१९	अन्य सेवा शुल्क	२६७१०००.००	२६७१०००.००	०.००	
२२५११	कर्मचारी तालिम खर्च	६००००.००	६००००.००	०.००	
२२५२९	विविध कार्यक्रम खर्च	२५८०००.००	२५८०००.००	०.००	
२२६११	अनुगमन, मूल्यांकन खर्च	६७५०००.००	६७५०००.००	०.००	
२२६१२	भ्रमण खर्च	२१००००.००	२१००००.००	०.००	
२२७११	विविध खर्च	३२००००.००	३२००००.००	०.००	
२७१११	सामाजिक सुरक्षा	२५४०००.००	१९८८००.००	५५२००.००	
२७२१२	उद्धार, राहत तथा पुनर्स्थापना खर्च	८४०००.००	८४०००.००	०.००	
२८१४२	घरभाडा	१३२०००.००	१३२०००.००	०.००	

१३. तोकिए बमोजिमका अन्य विवरण


नभएको

१४. अघिल्लो आर्थिक वर्षमा कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भए सो को विवरण

नभएको

१५. कार्यालयको वेभसाईट

जिल्ला प्रशासन कार्यालय रौतहटको वेभसाईट -
daorautahat.moha.gov.np



१६. प्राप्त गरेको बैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण नभएको

१७. संचालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन नियमित सेवा प्रवाह वाहेक अन्य कार्यक्रम नभएको ।

१८. सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय ।
स्वतः प्रकाशन

१९. सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण ।

आ-आफ्नो कार्यालयवाट प्रकाशन हुने वार्षिक तथा अर्धवार्षिक विवरण मार्फत सूचना प्रकाशन गर्ने गरिएको ।

